



प्रदेश राजपत्र

प्रदेश नं. ५, प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ४) बुटवल, रूपन्देही, असार ३ गते, २०७७ साल (अतिरिक्ताङ्क ४

भाग १

प्रदेश सरकार

आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचना

नेपालको संविधान बमोजिम प्रदेश नं. ५ को प्रदेश सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

सम्बत् २०७७ सालको ऐन नं. ३

लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा

व्यवस्था गर्न बनेको ऐन, २०७६

प्रस्तावना: प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,

प्रदेश नं ५ को प्रदेश सभाले यो ऐन बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यो ऐनको नाम "लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७६" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) "अध्यक्ष" भन्नाले प्रदेश लोक सेवा आयोगको अध्यक्ष सम्झनु पर्छ ।

(ख) "आयोग" भन्नाले नेपालको संविधानको धारा २४४ बमोजिम गठित प्रदेश लोक सेवा आयोग सम्झनु पर्छ ।

(ग) "ऐन" भन्नाले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ सम्झनु पर्छ ।

(घ) "कार्यालय" भन्नाले आयोगको कार्यालय सम्झनुपर्छ ।

(ङ) "पदाधिकारी" भन्नाले आयोगका अध्यक्ष र सदस्यलाई सम्झनुपर्छ ।

- (च) "प्रदेश सरकार" भन्नाले प्रदेश नं. ५ को प्रदेश मन्त्रिपरिषद्लाई सम्झनु पर्छ ।
- (छ) "सदस्य" भन्नाले प्रदेश लोक सेवा आयोगको सदस्य सम्झनु पर्छ ।
- (ज) "संविधान" भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।

परिच्छेद-२

पारिश्रमिक र सुविधा

३. पारिश्रमिक: आयोगका पदाधिकारीले यस ऐनको अनुसूचीमा उल्लेख भए बमोजिमको पारिश्रमिक पाउनेछ ।
४. आवास सुविधा: (१) आयोगका पदाधिकारीलाई आवासको निमित्त प्रदेश सरकारबाट सरकारी आवासको बन्दोवस्त हुनेछ । सरकारी आवासको बन्दोवस्त नभएकोमा वा प्रदेश राजधानी वा आयोगको कार्यालय रहेको जिल्लाभित्र आफ्नो घर नभई घर भाडामा लिनु परेमा आयोगका पदाधिकारीलाई घरभाडा बापत प्रति महिना अनुसूची बमोजिमको रकम दिइनेछ ।

(२) उपदफा (१) बमोजिम बन्दोवस्त भएको सरकारी आवासको मर्मत, सम्भार प्रदेश सरकारबाट हुनेछ ।

(३) यस दफा बमोजिमको सुविधा आयोगका पदाधिकारीलाई आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म दिइनेछ ।

५. धारा, बिजुली, संचार महसुल: आयोगका पदाधिकारीलाई धारा, बिजुली तथा संचार महसुल बापत अनुसूचीमा उल्लेख भए बमोजिमको रकम दिईनेछ ।

तर सरकारी आवास वा कार्यालयले भाडामा लिएको आवासमा बस्ने पदाधिकारीलाई यस्तो रकम दिइने छैन ।

६. लुगाभत्ता: आयोगका पदाधिकारीले प्रत्येक वर्षको चैत्र मसान्तमा अनुसूचीमा उल्लेख भए बमोजिमको लुगा भत्ता पाउनेछ ।

७. चाडपर्व खर्च: (१) आयोगका पदाधिकारीले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत पाउनेछ ।

(२) उपदफा (१) बमोजिमको रकम आयोगका पदाधिकारीले एक आर्थिक वर्षमा एक पटक आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाउने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन पाउनेछ ।

८. सवारी तथा ईन्धन सुविधा: आयोगका पदाधिकारीलाई सवारीको निमित्त चालक सहितको मोटर एक र सो मोटरको लागि अनुसूची बमोजिमको ईन्धन र मोबिल सुविधा दिइनेछ ।

९. भ्रमण सम्बन्धी व्यवस्था: (१) अध्यक्षले सात दिनसम्मको भ्रमण आदेश आफैले स्वीकृत गर्नेछ र सात दिन भन्दा बढीको भ्रमण भए प्रदेश प्रमुखबाट स्वीकृत गराउनुपर्नेछ ।

(२) सदस्यको भ्रमण आदेश अध्यक्षले स्वीकृत गर्नेछ ।

१०. बिमा खर्च: आयोगका पदाधिकारीलाई सरकारी कामको सिलसिलामा नेपाल भित्र वा बाहिर भ्रमण गर्दा भ्रमण अवधीको भ्रमण बिमा गर्दा लाग्ने प्रिमियम बापतको रकम बिमा खर्च भुक्तानी गरिनेछ ।

परिच्छेद-३

बिदा सम्बन्धी व्यवस्था

११. बिदा: आयोगका पदाधिकारीले देहायका बिदा पाउनेछन्:-

- (क) भैपरी आउने बिदा,
- (ख) पर्व बिदा,
- (ग) घर बिदा,
- (घ) बिरामी एवम् विशेष बिदा,
- (ङ) किरिया बिदा,
- (च) प्रसूति बिदा,
- (छ) प्रसूति स्याहार बिदा ।

१२. भैपरी र पर्व बिदा: (१) आयोगका पदाधिकारीले प्रत्येक वर्ष पूरा पारिश्रमिक सहितको छ दिन भैपरी आउने बिदा र छ दिन पर्व बिदा लिन पाउनेछ ।

(२) एक वर्षको भैपरी र पर्व बिदा अर्को वर्षलाई संचित गर्न पाइने छैन ।

१३. घर बिदा: (१) आयोगका पदाधिकारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनको दरले पूरा पारिश्रमिक सहितको घर बिदा पाउनेछ ।

स्पष्टिकरण: यस दफाको प्रयोजनको लागि "काम गरेको अवधि" भन्नाले भैपरी बिदा र पर्व बिदामा बसेको दिन र सार्वजनिक बिदाको दिनलाई समेत जनाउनेछ ।

(२) उपदफा (१) बमोजिमको घर बिदा बढीमा नब्बे दिनसम्म संचित गरी राख्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम संचित रहेको घर बिदा बापत आयोगका पदाधिकारी पदमा नरहेमा आफूले खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।

१४. बिरामी एवम् विशेष बिदा: (१) आयोगका पदाधिकारीले प्रत्येक वर्ष बाह्र दिनका दरले पारिश्रमिक सहितको बिरामी बिदा पाउनेछ ।

(२) उपदफा (१) बमोजिमको बिरामी बिदा नलिएमा संचित हुँदै जानेछ ।

(३) उपदफा (२) बमोजिम संचित रहेको बिरामी बिदा बापत आयोगका पदाधिकारी पदमा नरहेमा आफूले खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।

(४) आयोगका पदाधिकारीले कुनै कडा रोग लागि स्वीकृत चिकित्सकको प्रमाण पत्र पेश गरेमा बिरामी बिदा बाँकी नभए दुई महिना सम्म पारिश्रमिक सहितको र त्यस्तो पारिश्रमिक सहितको थप बिरामी बिदा लिईसकेपछि एक पटकमा थप चार महिनासम्म र सेवा अवधिभरमा जम्मा बाह्र महिनामा नबढ्ने गरी बिना पारिश्रमिकको विशेष बिदा पाउन सक्नेछ ।

१५. किरिया बिदा: आयोगका पदाधिकारी आफैले किरिया बस्नु पर्दा कुल धर्म वा संस्कार अनुसार बढीमा पन्ध्र दिनको पारिश्रमिक सहितको किरिया बिदा पाउनेछ ।

१६. प्रसूति बिदा: (१) आयोगका महिला पदाधिकारीले प्रसूतिको अघिपछि गरी अन्ठानबन्धे दिन प्रसूति बिदा लिन पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको प्रसूति बिदामा बस्ने आयोगका पदाधिकारीले पूरा तलब पाउनेछ ।
१७. प्रसूति स्याहार बिदा: (१) आयोगका पदाधिकारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो पदाधिकारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।
(२) प्रसूति स्याहार बिदामा बस्ने आयोगका पदाधिकारीले पूरा तलब पाउनेछ ।
१८. बिदा दिने पदाधिकारी: (१) भैपरी बिदा र पर्व बिदा आयोगका अध्यक्ष आफैले र सदस्यले अध्यक्षलाई जानकारी गराई लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको भैपरी तथा पर्व बिदा लिएकोमा सम्बन्धित पदाधिकारीले सोको जानकारी कार्यालयलाई दिनुपर्नेछ ।
(३) अन्य बिदाको सम्बन्धमा अध्यक्षले प्रदेश प्रमुखबाट र सदस्यले अध्यक्षबाट बिदा स्वीकृत गराउनु पर्नेछ ।

परिच्छेद-४

विविध

१९. उमेरको गणना: आयोगका पदाधिकारीको उमेर देहायका आधारमा गणना गर्दा जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा उमेरको गणना गरिनेछ:-

- (क) निजले पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा लेखिएको जन्म दिन वा वर्षबाट हुन आउने उमेर,
(ख) निजको नागरिकताको प्रमाणपत्रमा लेखिएको जन्म दिन वा वर्षबाट हुन आउने उमेर, वा
(ग) निजको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्म दिन वा वर्षबाट हुन आउने उमेर ।

२०. वैयक्तिक विवरण पेश गर्नुपर्ने: (१) आयोगको पदाधिकारीको पदमा नियुक्त भएको व्यक्तिले आफू नियुक्त भएको मितिले एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण फाराम (सिटरोल) भरी प्रदेश सरकारले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्नेछ ।

(२) उपदफा (१) को प्रयोजनको लागि आयोगका पदाधिकारीको वैयक्तिक विवरणको ढाँचा प्रदेश सरकारले राजपत्रमा प्रकाशन गर्नेछ ।

२१. सुविधा लागू हुने: आयोगका पदाधिकारीले यो ऐन बमोजिम पाउने सुविधा शपथ गरेको मिति देखि पाउनेछ ।

तर, बहालवाला पदाधिकारीको हकमा राजपत्रमा सूचना प्रकाशन भएपछि यो सुविधा लागू हुनेछ ।

२२. खारेजी र बचाउ: (१) यो ऐन लागू हुनु पूर्व प्रदेश सरकारले आयोगका अध्यक्ष र सदस्यलाई प्रदान गरिएको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी प्रदेश राजपत्रमा प्रकाशित सूचनाहरू खारेज गरिएको छ ।

(२) उपदफा (१) बमोजिम प्रदान गरिएको पारिश्रमिक, सेवाका शर्त र सुविधा यसै ऐन बमोजिम प्रदान गरिएको मानिनेछ ।

अनुसूची

(दफा ३,४,५,६,७, र ८ सँग सम्बन्धित)

आयोगका पदाधिकारीहरूको सुविधा

क्र सं.	सुविधाको प्रकार	इकाइ दर	अध्यक्ष	सदस्य
१.	पारिश्रमिक	मासिक रुपैयाँ	६४,४२०/-	५०,६००/-
२.	आवास सुविधा	मासिक रुपैयाँ	१८,०००/-	१८,०००/-
३.	धारा, बिजुली, संचार	मासिक रुपैयाँ	१,५००/-	१,५००/-
४.	लुगा भत्ता	बार्षिक रुपैयाँ	१०,०००/-	१०,०००/-
५.	ईन्धन	मासिक लिटर	१०० लि.	८० लि.
६.	मोबिल	त्रैमासिक लिटर	५ लि.	५ लि.
७.	दैनिक भत्ता (स्वदेश)	प्रतिदिन रुपैयाँ	२,०००/-	२,०००/-
८.	दैनिक भत्ता (विदेश)	प्रतिदिन (अमेरिकी डलर)	१७५/- (अमेरिकी डलर)	१७५/- (अमेरिकी डलर)

प्रमाणीकरण मिति: २०७७/०२/२९

आज्ञाले,
राजेन्द्र थापा
प्रदेश कानून सचिव